



हिमा गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
कालिकाखेतु, जुम्ला

कर्णाली प्रदेश नेपाल

नागरिक वडापत्र

आ.व. ०७७/०७८

क्र. सं.	सेवाको किसिम	पेश गर्नुपर्ने कागजातहरु	दस्तुर	समय	जिम्मेवार व्यक्ति/शाखा
१.	योजना संभौता	उ.स.को निर्णय, वडा कार्यालयको सिफारिस, निवेदन, लागत इस्टीमेट, उपभोक्ता समितिको विधान, बोलपत्रबाट संचालन हुने योजनाको हकमा सम्बन्धीत व्यवसायीको निवेदन, बैक जमानत पत्र लगायत अन्य कागजात	निशुल्क	सोही दिन	योजना शाखा प्रमुख प्रशासकिय अधिकृत
२.	उपभोक्ता समिति दर्ता	गाउँ/टोलको माइन्यूट, वडा कार्यालयको सिफारिस, निवेदन, विधान	आर्थिक ऐन वमोजिम	सोही दिन	राजश्व शाखा, योजना शाखा / प्रमुख प्रशासकिय अधिकृत
३.	योजना जाजपास, फरफारक तथा भूक्तानी	उपभोक्ता समितिको निर्णय, सार्वजनिक लेखा परिक्षण, विल भरपाई, नेपाली ना. प्र.पत्रको प्रतिलिपी, वडाको सिफारिस, कार्यसम्पन्न प्रतिवेदन, अनुगमन समितिको प्रतिवेदन, लगायत अन्य आवश्यक कागजातहरु	निशुल्क	सोही दिन	योजना शाखा, लेखा शाखा, प्रमुख प्रशासकिय अधिकृत
४.	सामाजिक सुरक्षा कार्यक्रम (जेष्ठ नागरिक, असहाय विधवा, फरक क्षमता हकमा र वाल अनुदान प्राप्त गर्ने, ५ वर्ष वालवालिकाहरु	६० वर्ष उमेर पुगेको ना. प्र.पत्रको प्रतिलिपी, असहाय विधवाको हकमा पतिको मृत्यु दर्ता प्रमाण-पत्रको प्रतिलिपी, अपाङ्गको हकमा अपाङ्गताको परिचय पत्रको प्रतिलिपी ना. प्र. प्रतिलिपी, निवेदन निवेदन, जन्मदर्ता	निशुल्क	सोही दिन	वडा सचिव/ वडा अध्यक्ष
५.		पंजिकरण			
	जन्मदर्ता	तीनपुस्ते खुल्ने नागरिकता प्रमाण-पत्र, सम्बन्धित व्यक्ति उपस्थित हुनुपर्ने।	३५ दिन भित्र निशुल्क	सोही दिन	वडा सचिव
	मृत्यु दर्ता	मृतकको नागरिकता वा परिचय खुल्ने अन्य कागजात,	३५ दिन	सोही दिन	वडा सचिव

		तीनपुस्ते व्यक्ति उपस्थित हुनु पर्ने ।	भित्र निशुल्क		
	विवाह दर्ता	पति,पत्नीको नागरिकता,शैक्षिक योग्यताका प्र.प.वा उमेर खुल्ने कागजात र पति पत्नी दुवै उपस्थित हुनुपर्ने	३५ दिन भित्र निशुल्क	सोही दिन	वडा सचिव
	बसाईसराई	गएको/आएको ठाउँको जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि, नागरिकता प्रमाण-पत्रको प्रतिलिपि	३५ दिन भित्र निशुल्क	सोही दिन	वडा सचिव
	सम्बन्ध विच्छेद	सम्मानित अदालतको सम्बन्ध विच्छेद गरेको निर्णय,फैसला पत्र, नागरिकता प्रमाण-पत्रको प्रतिलिपि	३५ दिन भित्र निशुल्क	सोही दिन	वडा सचिव
६.	सिफारिस गरिव/विपन्न/पिछडिएको/औषधी उपचार लगायत अन्य	निवेदन, नागरिकता प्रमाण-पत्रको प्रतिलिपि	रु १००।-	निवेदन पेश भएको १ घण्टा भित्र	वडा सचिव/वडा अध्यक्ष/ गा.पा. अध्यक्ष
७.	ईजाजत पत्र (घ वर्ग)	कार्यालय स्थापना भएको, प्राविधिक,इन्जिनियर तथा लेखापाल नियूक्त भएको हुनुपर्ने, ट्र्याक्टर,ट्रिपर,मिक्सर,Theodolite,Level mechine,वाटर पम्प तीन(३)थान,भाईवेटर तिन थान उपकरण भएको हुनु पर्ने, निर्माण व्यवसायी संघको सिफारिस,लगायत अन्य कागजात	रु ५००।-	गाउँ कार्यपालिकाको निर्णय पश्चात सोही दिन वा भोलीपल्ट	राजश्व शाखा, प्रशासन शाखा, योजना शाखा, प्रमुख प्रशासकिय अधिकृत
८.	ईजाजत पत्र नविकरण	सम्बन्धित आ.व. को लेखा परिक्षण प्रतिवेदन, चिठी, लगायत अन्य आवश्यक कागजात	रु २५०।-	सोही दिन	राजश्व शाखा,योजना शाखा, प्रमुख प्रशासकिय अधिकृत
९.	न्याय सम्पादन (स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम न्यायीक समितिले हेर्न पाउने उजुरीको हकमा मात्र	निवेदन, नागरिकता प्रमाण-पत्रको प्रतिलिपि	निशुल्क	सोही दिन वा भोलीपल्ट	उपाध्यक्ष/ न्यायीक समिति
१०.	विपद जोखिम सम्बन्ध सहयोग	प्रहरी सर्जिमिन मुचुल्का, वडाको सिफारिस, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, निवेदन	निशुल्क	गाउँ कार्यपालिकाको निर्णय पश्चात सोही दिन वा	लेखा शाखा, गा.पा. अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत

				भोलीपल्ट ।	
११.	अपाङ्ग परिचय पत्र वितरण	निवेदन वडा कार्यालयको सिफारिस, चिकित्सकको सिफारिस	निशुल्क	अपाङ्गता सम्बन्धि परिचयपत्र वितरण समितिको निर्णय पश्चात सोही दिन वा भोलीपल्ट	
१२	उद्योग सञ्चालन सिफारिस	वडा सर्जिमिन मुचुल्का, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, निवेदन, जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि, एकिकृत सम्पत्ति करको रसिद	रु ५००/-	सोही दिन	वडा सचिव/ वडा अध्यक्ष
१३.	व्यवसाय सञ्चालन सिफारिस	वडा सर्जिमिन मुचुल्का, नागरिकता प्रमाण-पत्रको प्रतिलिपि, निवेदन, जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि, एकिकृत सम्पत्ति करको रसिद	रु ५००/-	सोही दिन	वडा सचिव/ वडा अध्यक्ष
१४.	नागरिकताको सिफारिस	निवेदन, जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाण-पत्र, मृत्यु दर्ता प्रमाण पत्र, विवाहित महिलाको हकमा माईंती पक्षको ना. प्र.पत्रको प्रतिलिपि, विवाह दर्ता, पतिको नागरिकता प्रमाण-पत्रको प्रतिलिपि	रु १००/-	निवेदन पेश भएको १ (एक) घण्टा भित्र	वडा सचिव/ वडा अध्यक्ष
१५.	घर नक्सा पास सिफारिस	निवेदन, ४ किल्ला खुलेको वडा सर्जिमिन मुचुल्का, जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि एकिकृत सम्पत्ति कर तिरेको रसिद	रु ५००/-	निवेदन पेश भएको १ (एक) घण्टा भित्र	वडा सचिव/ वडा अध्यक्ष
१६.	जग्गा नामसारी सिफारिस	निवेदन, एकिकृत सम्पत्ति कर तिरेको रसिद	रु १००/-	निवेदन पेश भएको १ (एक) घण्टा भित्र	वडा सचिव/ वडा अध्यक्ष
१७.	बैंक खाता खोल्ने/बन्दगर्ने सिफारिस	निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि समूह/ समितिको माइन्यूट	रु १००/-	निवेदन पेश भएको १ (एक) घण्टा भित्र	प्रशासन शाखा, प्रमुख प्रशासकिय अधिकृत
१८.	संस्थागत विद्यालय अनुमति	शिक्षा ऐन तथा नियमावलीमा उल्लेख भएका कागजात	निशुल्क	शिक्षा समितिको निर्णय पश्चात	शिक्षा शाखा, शिक्षा समिति, प्रमुख प्रशासकिय अधिकृत ।
१९	कृषि सहकारी संस्था दर्ता	संस्थाको विनिमय, ना.प्र.पत्रको. प्रतिलिपि गाउँ/टोलको	आर्थिक ऐन	गाउँ	कृषि शाखा प्रमुख,

		माइन्यूट, वडा कार्यालयको सिफारिस, निवेदन	वर्मोजिम	कार्यापालिकाको निर्णय पश्चात सोही दिन वा भोली पल्ट ।	प्रमुख प्रशासकिय अधिकृत ।
२०	कृषि सहकारी संस्था दर्ता नविकरण	संस्थाको विनिमय, ना.प्र. प्रतिलिपी गाउँ, टोलको माइन्यूट, वडा कार्यालयको सिफारिस, निवेदन	आर्थिक ऐन वर्मोजिम	सोही दिन	कृषि शाखा प्रमुख, प्रमुख प्रशासकिय अधिकृत ।
२१	कृषि समूह दर्ता	कृषि समूहको विधान, समूह सदस्यहरुको फोटो सहितको ३ पुस्ते विवरणको फारम, समूह सदस्यहरुको नागरिकता प्रमाण-पत्रको प्रतिलिपि १/१ थान, समूहको माइन्यूट, वडा कार्यालयको सिफारिस, निवेदन	रु १००/-	सोही दिन	कृषि विकास शाखा
२२	कृषि समूह नविकरण	कृषि समूह दर्ता प्रमाण-पत्रको प्रतिलिपी, समूहको माइन्यूट, वडा कार्यालयको सिफारिस, निवेदन	रु १००/-	सोही दिन	कृषि विकास शाखा
२३	कृषि सम्बन्धी प्राविधिक सेवा तथा सरसल्लाह र अन्य सुविधाहरु	-	निःशुल्क वा गा.पा. को निर्णय अनुसार	सोही दिन	कृषि विकास शाखा
२४	वित्र, विषादी अन्य कृषि सामग्रीहरु	-	निःशुल्क वा गा.पा. को निर्णय अनुसार	सोही दिन	कृषि विकास शाखा
२५	कृषि उपज निर्यात गर्दा सिफारिस	सम्बन्धीत व्यक्तिको निवेदन ।	रु ५००/- वा गा.पा.को निर्णय अनुसार	सोही दिन	कृषि विकास शाखा
२६	औषधी तथा उपकरण खरिद तथा वितरण	-	- साप्ताहिक, मासिक, चौमासिक, वार्षिक कार्ययोजना अनुसार	साप्ताहिक, मासिक, चौमासिक, वार्षिक कार्ययोजना अनुसार	स्वास्थ्य शाखा
२७	पशुपन्धी सहकारी दर्ता	निवेदन, विनिमय, नागरिकता प्रमाण-पत्रको प्रतिलिपी,	निःशुल्क	३५ दिन पछी	प्रमुख प्रशासकीय

		संस्थाको निर्णय प्रतिलिपि, वडा कार्यालयको सिफारीस			अधिकृत, पशुपन्थी विकास शाखा
२८	पशुपन्थी सहकारी नविकरण	निवेदन, बिनिमय, नागरिकता-प्रमाण पत्रको प्रतिलिपि, संस्थाको निर्णय प्रतिलिपि, वडा कार्यालयको सिफारीस	निःशुल्क	सोहिं दिन	प्रमुख प्रशासकीय अधिकृत, पशुपन्थी विकास शाखा
२९	पशुपन्थी समुह दर्ता	निवेदन, समुहको विधान, सदस्यहरूको विवरण, सदस्यको नागरिकता प्र.प.को प्रतिलिपि, वडाको सिफारीस, समुहको निर्णय प्रतिलिपि	१००	सोहिं दिन	पशुपन्थी विकास शाखा प्रमुख
३०	पशुपन्थी समूह नविकरण	निवेदन, समुहको निर्णय प्रतिलिपि	५०	सोहिं दिन	पशुपन्थी विकास शाखा प्रमुख
३१	उपचार सेवा	-	आर्थिक ऐन वमोजिम	तुरुन्तै	पशुपन्थी विकास शाखा प्रमुख, प्राविधिक
३२	प्राविधिक परामर्श	-	निःशुल्क	तुरुन्तै	पशुपन्थी विकास शाखा प्रमुख, प्राविधिक
३३	कृतिम गर्भाधान सेवा	पशु अनिवार्य ल्याउनु पर्ने छ	निःशुल्क	२० मिनेट	ना.प.से.पा.
३४	पशुपन्थी निर्यात/स्वास्थ्य परिक्षणको सिफारीस	पशुपन्थी सहित उपस्थित हुनु पर्ने	आर्थिक ऐन वमोजिम	तुरुन्तै	पशुपन्थी विकास शाखा प्रमुख, प्राविधिक
३५	संस्थागत विद्यालय अनुमति	शिक्षा ऐन तथा नियमावलीमा उल्लेख भएका कागजात	प्रति कक्षा ५०००	-	शिक्षा शाखा, गाउँ शिक्षा समिति, प्रमुख प्रशासकीय अधिकृत
३६	संस्थागत विद्यालय अनुमति	शिक्षा ऐन तथा नियमावलीमा उल्लेख भएका कागजात	प्रति कक्षा १०००	-	„ „
३७	बेरोजगार व्यक्ति दर्ताका लागि निवेदन	फोटो, नागरिकताको फोटोकपि, परिवारका सदस्यको नाम, जन्ममिति, ना.प्र.प.नं	निःशुल्क	तुरुन्तै (चैत्र १ देखि ३० सम्म)	रोजगार संयोजक, रोजगार सेवा केन्द्र